

Branch/ शाखा: _____

Date/मिति:

Client No.
ग्राहक नं.

Account No.
खाता नं.

Account Product
खाता प्रकार

(FOR OFFICE'S USE ONLY)

Dear Sir/Madam महोदय,

I/We request to open an account as mentioned below: (म/हामी तल उल्लेखित विवरण अनुसार खाता खोलादिनु हुन अनुरोध गर्दछु/गर्दछौं)

Please complete the details and strike out the non-applicable fields/boxes. (कृपया विवरणहरू पूरा भर्नुहोस् र लागू नहुने क्षेत्रहरू/बक्सहरू स्ट्राइक गर्नुहोस्)

Details with Progressive Finance Limited. प्रोग्रेसिभ फाइनेन्स लिमिटेडसँगको विवरण

Do you already have account with Progressive Finance Limited? Yes No If yes Existing A/C No. यदि छ भने साविक खाता नं.
प्रोग्रेसिभ फाइनेन्समा तपाईंको खाता छ? छ छैन छ भने

Other Bank Details अन्य बैंक सम्बन्धी विवरण

Do you have account with any other Bank? Yes No If yes Name of Bank तपाईंको अन्य कुनै बैंकहरूमा खाता छ? छ छैन बैंकको नाम छ भने

Account No. खाता नं. Avg Balance औषत मौज्जात

Are you availing Credit Facilities with any other bank? Yes No If Yes, Please Specify अन्य बैंकहरूबाट कर्जा सुविधा प्राप्त गर्नु भएको छ? छ छैन छ भने खुलाउनु होला

For Individual/Joint Account व्यक्तिगत/संयुक्त खाताको लागि

Account Category Saving Call Current Others
खाताको किसिम बचत कल चल्ती अन्य _____

Account Currency NPR Others
खाता मुद्रा नेरु अन्य _____

Ownership of Account Single Joint Minor Guardian's Name:
(खाताको स्वामित्व) एकल संयुक्त नाबालक (अभिभावकको नाम)

1. Applicant Name Mr./Mrs./Ms./Others
निवेदकको नाम श्रीमान्/श्रीमती/सुश्री/अन्य

2. Applicant Name Mr./Mrs./Ms./Others
निवेदकको नाम श्रीमान्/श्रीमती/सुश्री/अन्य

3. Applicant Name Mr./Mrs./Ms./Others
निवेदकको नाम श्रीमान्/श्रीमती/सुश्री/अन्य

In case of Minor's Account, Please provide the following information (नाबालक खाताका लागि निम्न विवरण उल्लेख गर्नुहोला ।)

Birth Reg. No. Issue Date ई.सं. (A.D.) Issuing Office
जन्म दर्ता नं. जारी मिति वि.सं. (B.S.) जारी गरेको कार्यालय

Guardian's Name Relationship With the Minor
संरक्षकको नाम नाबालकसँगको सम्बन्ध

Guardian's Address Date of Attaining Majority
संरक्षकको ठेगाना नाबालकको बालिग हुने मिति

Note: Please fill additional individual customer information form of guardian (In case of Minor account) and other remaining account holder (in case of Joint account).
संयुक्त खाताको हकमा बाँकी खातावालाहरूको तथा नाबालकको खाताको हकमा संरक्षकको छुट्टै थप व्यक्तिगत ग्राहक विवरण फारम भर्नुहोस् ।

Account Holder 1 Details (खातावाला १ को व्यक्तिगत विवरण)

Gender Male Female Others Marital Status Married Unmarried Others
लिंग पुरुष महिला अन्य वैवाहिक स्थिति विवाहित अविवाहित अन्य

Date of Birth ई.सं. (A.D.) Nationality PAN No.
जन्म मिति वि.सं. (B.S.) राष्ट्रियता स्थायी लेखा नं.

Social Media Viber
 WhatsApp
 Facebook

Citizenship No. Issue Date ई.सं. (A.D.) Issue District
नागरिकता नं. जारी मिति वि.सं. (B.S.) जारी भएको जिल्ला

Passport No. Issue Date ई.सं. (A.D.) Passport Expiry Date (A.D.)
राहदानी नं. जारी मिति वि.सं. (B.S.) राहदानी समाप्ती मिति

National ID No. Issue Date Issue Place
राष्ट्रिय परिचय पत्र नं. जारी मिति जारी स्थान

Detail of other Identification (ID): Name & address of ID Document issuing office ID Document No.
अन्य परिचयको विवरण: परिचय सम्बन्धी कागजात जारी गर्ने कार्यालयको नाम र ठेगाना. परिचय पत्र नं.

Issue Date ई.सं. (A.D.) Expiry Date ई.सं. (A.D.) Type of ID Document
जारी मिति वि.सं. (B.S.) समाप्ती मिति वि.सं. (B.S.) परिचय पत्रको किसिम

Educational Qualification Illiterate Literate SEE +2 Graduate Post Graduate Others
शैक्षिक योग्यता अशिक्षित साक्षर एस.ई.ई प्लस २ स्नातक स्नातकोत्तर अन्य

For Non Resident/Foreigners (गैर आवासीय/विदेशीको लागि)

Local Contact Person/Organization PhoneNo. Address

Visa No. Visa Issue date Visa Expiry date

Correspondence/Present Address पत्राचार गर्ने/हालको ठेगाना *Mandatory Details अनिवार्य विवरण		Permanent Address स्थायी ठेगाना *If different from present address हालको ठेगानाबाट फरक भएमा मात्र	
Post Box पो.ब.नं.	House No. घर नं.	Post Box पो.ब.नं.	House No. घर नं.
Street/Tole* मार्ग/टोल	Ward No. वडा नं.	Street/Tole* मार्ग/टोल	Ward No. वडा नं.
Municipality न.पा./गा.पा.	District जिल्ला	Municipality न.पा./गा.पा.	District जिल्ला
Province * प्रदेश	Country* देश	Province * प्रदेश	Country* देश
Phone: (Res) फोन (आवास)	Work कार्यालय	Phone: (Res) फोन (आवास)	Work कार्यालय
(Mobile) (मोबाइल)	Email इमेल	(Mobile) (मोबाइल)	Email इमेल

Present Address verifying document हालको ठेगाना पुष्टि हुने कागजात (उपलब्ध भएमा मात्र)

Land Ownership Certificate लाल पर्जा
 Voter's ID Card मतदाता परिचय पत्र
 Phone Line/Electricity/Water Bill फोन/बत्ती/धाराको बिल
 Others अन्य

Family Details पारिवारिक विवरण

S.No. क्र.सं.	Relation नाता	Name, Surname नाम, थर	Citizenship Cert. No. नागरिकता प्रमाणपत्र नं.	Issue Date जारी मिति	Issued District जारी भएको जिल्ला
1.	Spouse (श्रीमान्/श्रीमती)				
2.	Father (बुबा)				
3.	Mother (आमा)				
4.	Grand Father (हजुरबुबा)				
5.	Grand Mother (हजुरआमा)				
6.	Son/Daughter (छोरा/छोरी)	1.			
		2.			
		3.			
		4.			
		5.			
7.	Daughter in Law (बुहारी)				
8.	Father in Law/ससुरा (विवाहित महिलाको हकमा)				

Profession of Spouse पति/पत्नीको पेशा

Education शिक्षा

Contact No. सम्पर्क नं.

Location Map स्वघोषित नक्सा

Please draw the nearest landmark नजिकको मुख्य चोकबाट देखाउनुहोला ।

Nearest landmarks..... is m/km far from my residence
(नजिकको प्रसिद्ध स्थान मेरा हालको वासस्थानबाट मि./कि.मि. टाढा रहेको छ ।)

GPS Coordinates

To be filled by the person staying on rent (भाडामा बस्नेले भर्नुपर्ने विवरण)

House Owner's Name: घर धनीको पुरा नाम:

Phone No. फोन नं.

Present Address: हाल बसोबास गर्ने ठेगाना:

CDD Details: ग्राहक बिस्तृत विवरण

Purpose of Account Opening (खाता खोल्नुको उद्देश्य)	<input type="checkbox"/> Saving बचत	<input type="checkbox"/> Salary Deposit पारिश्रमिक	<input type="checkbox"/> Loan Transaction कर्जा कारोबार	<input type="checkbox"/> Investment लगानी
	<input type="checkbox"/> Transactionals कारोबार	<input type="checkbox"/> Others अन्य	<input type="text"/>	
Source of Fund (कोषको श्रोत)	<input type="checkbox"/> Business Income व्यवसाय	<input type="checkbox"/> Agriculture कृषि	<input type="checkbox"/> Salary पारिश्रमिक	<input type="checkbox"/> Sales of Assets सम्पत्ति विक्री
	<input type="checkbox"/> Inheritance/Gift पैतृक/उपहार	<input type="checkbox"/> Saving बचत	<input type="checkbox"/> Remittance विप्रेषण	<input type="checkbox"/> Rent घरभाडा
Nature of Occupation (पेशा)	<input type="checkbox"/> Homewife गृहिणी	<input type="checkbox"/> Business व्यापार	<input type="checkbox"/> Student विद्यार्थी	<input type="checkbox"/> Agriculture कृषि
	<input type="checkbox"/> Salaried Person रोजगार	<input type="checkbox"/> Retired अवकाश प्राप्त	<input type="checkbox"/> Politician राजनीतिज्ञ	<input type="checkbox"/> Others अन्य
Please Specify/कृपया स्पष्ट खुलाउनुहोस् <input type="text"/>				

Detail of related Profession/Business सम्बन्धित पेशा वा व्यवसायको विवरण

S.No क्र.सं.	Name of related Employer/Business सम्बन्धित व्यवसाय/संस्थाको नाम	Address ठेगाना	Position पद	Approx. Yearly Remuneration अनुमानित वार्षिक आम्दानी/पारिश्रमिक
1				
2				
3	Other Income Source (अन्य आयश्रोत)			

Note: 1. Please provide the self declaration or valid documents verifying the annual income (कृपया तपाईंको वार्षिक आयश्रोत पुष्टि गर्न स्वघोषणा अथवा कागजात प्रदान गर्नुहोला)
2. Please submit separate sheet if required (आवश्यक भएमा छुट्टै विवरण पेश गर्नुहोला)

For Students विद्यार्थीका लागि

S.No. /क्र.सं.	Name of College/Institution /संस्थाको नाम	Address/ठेगाना	Phone No./सम्पर्क नं.

Anticipated Annual Volume of Transaction (अनुमानित वार्षिक कारोबार)

Details (विवरण)	Number (संख्या)	Amount in Figures (रकम अंकमा)	Total Assets (कुल सम्पत्ति)
Anticipated Annual Volume of Transaction (अनुमानित वार्षिक कारोबार)			

Nominee's Details (इच्छाएको व्यक्तिको विवरण) Applicable for sole applicant only (एकल ग्राहकको खाताको हकमा मात्र लागु हुने ।)

Nomination Yes No (If yes, fill details below and submit ID copy)
इच्छाएको छ छैन (यदि भएमा निम्न उल्लेखित विवरण भर्नुहोस् र परिचयपत्रको प्रतिलिपी बुझाउनुहोस्)

I/We _____ maintaining account No _____ with your Finance, hereby authorize following nominee to receive sum of amount which may be due to me from Progressive Finance Limited in the event of my/our death.

Nominee Photo

प्रोग्रेसिभ फाइनेन्समा मेरो/हाम्रो नाममा रहेको खाता नं. मा बाँकी रहेको सम्पूर्ण रकम मेरो/हाम्रो शेषपछि प्राप्त गर्न निम्न व्यहोरा भएको व्यक्तिलाई इच्छाएको छु/छौं ।

Mr./Mrs./Ms _____ Relation to me _____
श्रीमान्/श्रीमती/सुश्री _____ मसँगको नाता _____

Name of Nominees Mother/Father/Spouse _____
इच्छाएको व्यक्तिको आमा/बाबु/श्रीमान्/श्रीमतीको नाम _____

Date of Birth of Nominee _____ Age _____ Contact No. _____
इच्छाएको व्यक्तिको जन्म मिति _____ उमेर _____ सम्पर्क नं. _____

Citizenship/PP No./Birth Certificate _____ Date _____ Place of Issue _____
नागरिकता/राहदानी नं./जन्मदर्ता नं. जारी भएको मिति _____ जारी गरेको स्थान _____

Permanent Address _____
स्थायी ठेगाना _____

Below details to be fill in case nonimee is minor (इच्छाएको व्यक्ति नाबालक भएको खण्डमा निम्न विवरण भर्नुहोला ।)

In the event of my death, the above nominee being minor, I hereby agree to deposit all money due to me by opening new/existing account of minor in the Finance and appoint _____ as guardian to operate the account on behalf of nominee.

मेले इच्छाएको व्यक्ति नाबालक छ/छैन भएमा, मेरो खातामा रहेको बाँकी रकम यस फाइनेन्समा रहेको नाबालकको खातामा जम्मा गरी सो खाता सञ्चालनका लागि म _____ लाई संरक्षकको रूपमा नियुक्त गर्दछु/गर्दछौं ।

Guardian Detail/संरक्षकको विवरण:

Citizenship No. _____ Issue Date _____ ई.सं.(A.D.) _____
नागरिकता नं. जारी मिति _____ वि.सं.(B.S.) _____ Issued District _____

National ID No. _____ Issue Date _____ Issue Place _____
राष्ट्रिय परिचयपत्र नं. जारी मिति जारी स्थान

Address _____ Relationship with Nominee _____ Contact No. _____
ठेगाना इच्छाएको व्यक्तिसँगको सम्बन्ध सम्पर्क नं.

Other Services (अन्य सेवाहरू)

Debit Card Yes No Mobile Banking Yes No DEMAT Account Yes No
डेबिट कार्ड चाहिन्छ चाहिँदैन मोबाइल बैंकिङ चाहिन्छ चाहिँदैन डिम्याट खाता चाहिन्छ चाहिँदैन

Cheque Book Yes No Locker Yes No Others (Please Specify) _____
चेक बुक चाहिन्छ चाहिँदैन लकर चाहिन्छ चाहिँदैन अन्य (कृपया खुलाउनुहोला)

Account Statement (खाता विवरण)

Frequency Monthly Quarterly Half Yearly Annually On Demand
अवधि मासिक त्रैमासिक अर्ध वार्षिक वार्षिक मागेको बखत

Mode of Delivery Email Self Collect
हस्तान्तरणको तरिका ईमेल आफैँ बुझ्ने

Self Declaration (व्यक्तिगत स्वघोषणा)

Declaration of Convicted/Non Convicted for Any Crime in Past Yes No If yes Please Specify
विगतमा कुनै अपराधमा दण्डित भए/नभएको घोषणा रहेको नरहेको छ भने कृपया खुलाउनुहोस्

Do you hold Residence/Citizenship/Green card of Foreign Country? Yes No If Yes Please specify following details
के तपाईं संघ विदेशमा बसोबास गर्ने अनुमति छ? छ छैन छ भने कृपया निम्न विवरण उपलब्ध गराउनुहोस्

Name of Country* _____ *In case of US Residence/Citizenship/Green card (Individual & FATCA Form W9 to be filled)
देशको नाम संयुक्त राज्य अमेरिकी नागरिकको हकमा छुट्टै विवरण फारम भर्नु पर्ने

Residential Status: Citizen Permanent Resident Resident (Staying for 180 days or more in a year)
बासस्थान नागरिक स्थायी निवासी बसोबास गरेको (एक वर्षमा १८० दिन वा सो भन्दा बढी)

Have you been blacklisted through Credit Information Bureau Nepal? Yes No
तपाईं कर्जा सूचना केन्द्रबाट कालोसूचीमा पर्नुभएको छ? रहेको नरहेको

RULES, TERMS AND CONDITIONS FOR ACCOUNT OPERATION

खाता सञ्चालन सम्बन्धी नियम तथा शर्तहरू

1. A distinctive number is allotted to each account which should be quoted in all correspondence relating to the account and when making deposits and withdrawals. (प्रत्येक खाताका लागि विशेष नम्बर छुट्टयाईएको छ । खाता सम्बन्धी सबै किसिमको लेखापढी र रकम जम्मा गर्दा वा फिक्का यो नम्बर उल्लेख गर्नु पर्नेछ ।)
2. The account holder should maintain the prescribed minimum balance as set by the Finance from time to time and Interest for account shall be accrued and liquidated as per prevailing terms of the account type. (खातावालाको वित्तीय संस्थाद्वारा समय समयमा निर्धारण र परिमार्जन गरे अनुसारको न्यूनतम मौज्जात राख्नु पर्नेछ र खातामा खाताको प्रकार अनुसार व्याज प्रदान गरिने छ ।)
3. The account holder can only withdraw sums from account by means of cheque supplied for the account by the Finance. Cheques should be signed as per specimen signature supplied to the Finance and any alteration in the Cheque must be authenticated by the drawer's full signature. Customer are recommended to read the notices on the inside front and back cover of the cheque book for cheque issuance and safe keeping guidelines. Post dated and stale cheques will not be entertained for payment. (खातावालाको सम्बन्धित खाता संचालन प्रयोजनका लागि संस्थाले दिएको चेकबाट मात्र रकम फिक्का गर्न सकिनेछ । चेकमा गरिने दस्तखत संस्थालाई दिएको दस्तखत नमुना अनुसार हुनुपर्छ र चेकमा केही हेरफेर गरिएमा पुरा दस्तखत द्वारा प्रमाणित गर्नुपर्छ । चेक काट्ने तरिका र अन्य सुरक्षाका उपायहरूको लागि चेक बुकको अगाडी र पछाडीको कभरको भित्रपट्टी दिईएका सुचनाहरूको अध्ययन गर्नुहोला । पछि उल्लेख भएको मिति र म्याद नाघेका चेकहरूको भुक्तानी गरिने छैन ।)
4. In the details of this Account Opening Form, the details of the personal customer details form KYC are also attached. (यस खाता खोल्ने फारामका विवरणमा व्यक्तिगत ग्राहक विवरण फारामको विवरण Know Your Customer (KYC) सूचनाहरूसमेत संलग्न रहेको छ ।)
5. Unless required by law or requested by any government body, information pertaining to customer account will be kept confidential. The customer may, however, instruct the Finance to release such information to third parties in writing. However, if any information pertaining to account is released to third party unknowingly by any means, the Finance shall not be held accountable. (कानून बमोजिम एक वा कुनै सरकारी निकायबाट माग भएको अवस्थामा बाहेक ग्राहकको खाता सम्बन्धि सूचनाहरू गोप्य राखिने छ । ग्राहकको लिखित अनुरोधमा भने खाताको जानकारी तेश्रो पक्षलाई प्रदान गर्न सकिनेछ । तर कुनै कारणवश खाता सम्बन्धि सूचना तेश्रो पक्षलाई प्राप्त हुन गएमा संस्था जवाफदेही हुनेछैन ।)
6. If there is no transaction in the account for a prescribed period set by the Finance, the status of the account shall be changed into dormant. For the release of the dormancy of the account and to make the account operative, the account holder has to be self present in the Finance and have to instruct the Finance in writing for the same. (ग्राहकको खाताबाट संस्थाले तोकेको अवधि सम्म कुनै कारोबार नभएमा त्यस्तो खातालाई निष्क्रिय खाताको रूपमा परिवर्तन गरिने छ । यस्तो निष्क्रिय खातालाई पुनः सक्रिय गराई खाता संचालन गर्नु परेमा खातावाला स्वयं संस्थामा उपस्थित भई सो को लागि लिखित रूपमा संस्थालाई निवेदन दिनु पर्नेछ ।)
7. The Finance shall have no liability or responsibility for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from breakdown, failure or malfunction of any telecommunications or computer system or for many circumstances resulting from force majeure whatsoever not reasonably under the Finance's control. (संस्थाको काबु बाहिरको कुनै पनि घटना वा अवस्था, अवरोध, असमर्थता र दुरसंचार एवं कम्प्युटर सेवा प्रणालीको समस्या उत्पन्न भई कुनै कारण ग्राहकलाई कुनै हानि नोक्सानी हुन गएमा त्यसको जिम्मेवारी वा उत्तरदायित्व संस्थाको हुनेछैन ।)
8. No facsimile/e-mail instruction will be entertained unless the customer has signed "Fax/e-mail Indemnity" in respect to fax-e-mail instruction. (फ्याक्स र ईमेलको निर्देशन सम्बन्धमा ग्राहकले फ्याक्स र ईमेल ग्यारेन्टी कागजातमा दस्तखत नगरेसम्म फ्याक्स र ईमेलबाट प्राप्त सुचनालाई मान्यता प्रदान गरिनेछैन ।)
9. Any change in the address or constitution of the account holder should be immediately communicated to the Finance. The Finance shall not be responsible for delay of non delivery of letter or other communication sent by the Finance to the account holder or vice-versa. (खातावालाको ठेगाना तथा अन्य आवश्यक विवरणहरू परिवर्तन भएमा सोको जानकारी यथाशीघ्र संस्थालाई उपलब्ध गराउनु पर्नेछ । हुलाक तथा अन्य सुचनाका माध्यमहरूबाट संस्थाले प्रेषित गरेका सबै सुचनाहरू कुनै कारणवश खातावाला सम्म नपुगेमा वा हिलो पुगेमा वा खातावालाको सूचना संस्थामा प्राप्त नभएमा वा हिला प्राप्त भएमा संस्था जवाफदेही हुने छैन ।)
10. The Finance shall make payment of Cheque, bill of exchange, promissory notes, standing orders, direct debits, issue of drafts, mail and telegraphic transfers, purchase or sale of foreign currency and any other instructions by debiting the account(s) whether in credit or otherwise, at its sole discretion. In such circumstances, the Finance shall recover any receivables, if any. (संस्थाले चेक, विनिमयपत्र, प्रतिज्ञापत्र, विशेष निर्देशन, प्रत्यक्ष डेबिट, डाफ्ट, टेलिग्राफिक स्थानान्तरण, विदेशी मुद्राको खरिद र विक्रि तथा कुनै पनि अन्य निर्देशनको लागि संस्थाले खाता डेबिट गरी वा संस्थाको पूर्ण स्वविवेकमा अन्य तरीकाबाट खाता डेबिट गरी भुक्तानी गर्न सक्नेछ । यसरी भुक्तानी गर्दा कुनै लिनुपर्ने भए असुल उपर गरी लिन सक्नेछ ।)
11. The account(s) shall be subject to the applicable charges as per the Finance's schedule of charges as revised from time to time. The Finance shall always be entitled without notice to recover by debiting account for any charges, expenses, fees, commission, mark-up, penalties, withholding taxes levied by government department of authorities. The Finance is also entitled to reverse entries made in error without prior notice. (संस्थाले समय समयमा निर्धारण र परिमार्जन गरेअनुसारको शुल्क खातामा लागु गर्न सक्नेछ । कुनै पनि शुल्क, खर्च, कमिशन, मार्जिन, जरीवाना एवं सरकारी निकायलाई बुझाउनुपर्ने कर भुक्तानीको लागि विना सूचना खाता डेबिट गरी असुल उपर गर्न संस्थालाई सदैव अख्तियारी प्राप्त हुनेछ । गलत अभिलेख भएको अवस्थामा पूर्व सूचना विना गलत सच्याउने अभिलेख गर्ने अधिकार संस्थालाई हुनेछ ।)
12. Account may be closed by giving prior notice to the Finance. The Finance may however either at its own instance or, at the instance of any court of administrative order, or otherwise close, freeze or suspend dealing in any of the account without prior notice to the account holder. (संस्थालाई पूर्व सूचना दिएर खाता बन्द गर्न सकिने छ । संस्था आफैले वा कुनै अड्डा अदालतको आदेश बमोजिम वा अन्य कुनै अवस्थामा खातावालालाई पूर्वसूचना नगरीकन पनि खाता बन्द गर्न, रोक्का राख्न वा कारोबार निलम्बन गर्न सकिनेछ ।)
13. The funds in the account would be considered as security for all the obligations in present or future of the account holder to the Finance and in the event of dishonor of such obligations, the Finance is entitled to utilize such funds against the obligations of the account holder to the Finance without notice to the account holder. (खातावालाको खातामा रहेको रकम निजले वर्तमान एवं भविष्यमा संस्थालाई व्यहोर्नुपर्ने दायित्वको सुरक्षण मानिने छ र उक्त रकम संस्थाले खातावालालाई कुनै पूर्व सूचना नदिई समेत त्यस्तो दायित्व वापत कट्टी गरी मिलान गर्न सक्नेछ ।)
14. Periodic statement of accounts shall be considered correct, unless the Finance receives from account holder to the contrary within seven (7) days after dispatch thereof. (समय समयमा संस्थाबाट दिईने खाताको विवरणमा अन्यथा भएको जानकारी विवरण उपलब्ध गराएको सात (७) दिनभित्र संस्थालाई प्राप्त नभएमा सो विवरण दुरुस्त भएको मानिनेछ ।)
15. The account will be operated as per the prevailing laws of Nepal. In the event of dispute in relation to the account, it will be governed and construed in accordance with Nepalese Law. (नेपालको प्रचलित कानून अनुसार खाता संचालन हुनेछ । खाता सम्बन्धमा कुनै विवाद उत्पन्न भएमा नेपालको प्रचलित कानून बमोजिम निरूपण गरिने छ ।)
16. The Finance reserves the right to change any/all the terms and conditions specified above from time to time without prior notice and such changes shall be considered as part of this document. (कुनै पूर्वसूचना विना नै माथि उल्लेखित कुनै पनि वा सम्पूर्ण शर्तहरू समय समयमा परिवर्तन गर्न सक्ने अधिकार संस्था संग रहेको छ र यसरी परिवर्तन गरिएका शर्तहरू यसै कागजातको अभिन्न अंग मानिनेछ ।)
17. In case of joint account, in the event of death of any partner of account holder, balance of account and interest thereon shall be the right of surviving partner of account unless clear instruction given to the finance. In addition, nominee mentioned in this account opening form shall be applicable to any account, including fixed deposit. Maintained by the customer in the finance unless clear instruction provided to Finance. (संयुक्त नाममा खोलिएको खाताको हकमा, वित्तीय संस्थालाई अन्यथा स्पष्ट निर्देशन प्राप्त भएको अवस्थामा बाहेक कुनै एक वा एक भन्दा बढि खातावालाको मृत्यु भएमा खाताको रहेका मौज्जातमा जिवित खातावाला सदस्यको हक लाग्नेछ । साथै अन्यथा निर्देशन भएबाहेक ग्राहकले यस आवेदन फर्ममा उल्लेख गरेका ईच्छाईएको व्यक्ति नै ग्राहकको यस वित्तीय संस्थामा रहेका अन्य कुनै पनि खाता, मुद्दती खाता सहितमा पनि लागु/मान्य हुनेछ ।)
18. In the event of account overdrawn for whatever reason, Finance has right to collect amount including interest/penal if any. (कुनै कारणवश खाता overdrawn भई यस संस्थाले असुलउपर गर्नुपर्ने देखिएमा संस्थालाई सो रकम तथा त्यसमा लाग्ने व्याजसमेत तिनै बुझाउने छु/छौं र सो रकम असुलउपर गर्न संस्थालाई सदैव अख्तियारी प्राप्त हुनेछ ।)
19. The Finance will utmost take care that the credit and debit entries are correctly recorded in the customer accounts. Even though, incase of any error/omission the Finance shall have the right to correct the adjusting entries with or without notice and recover any amount due from the account holder(s). (प्रत्येक खातामा जम्मा गरिने वा खाताबाट निकालिने रकम सम्बन्धि कारोबारहरूको त्रुटि रहित प्रविष्टि गर्ने सम्बन्धमा फाइनान्स सदैव सचेत रहेको छ । तथापि, कारोबारको प्रविष्टि गर्ने शिलशिलामा कुनै त्रुटि देखिएमा उक्त त्रुटिलाई सच्याउने वा समायोजन गर्ने वा खातावालाको खाताबाट उक्त रकम असुल उपर गर्नुपरमा समेत ग्राहकलाई जानकारी दिई वा नदिई असुलउपर गर्ने अधिकार फाइनान्सलाई हुनेछ ।)

Declaration, Consent & Operating Instruction
घोषणा, सहमति तथा संचालन निर्देशन

- I/We have read and understood the rules, terms and conditions specified in all the pages of this document and its attachment for conducting the account contained in this form and agree to abide by such rules, terms and conditions. (मैले र हामीले यस फारामको प्रत्येक पृष्ठ एवं सोमा संलग्न कागजातहरूमा उल्लेखित खाता संचालन सम्बन्धी नियम तथा शर्तहरू पढे/पढ्यौं यिनहरूको पालना गर्न मेरो/हाम्रो मन्जुरी छ/छौं ।)
- I/We agree to comply with the rules of the Finance in force from time to time regarding conduct of the Account and agree to abide by them. (खाता संचालन सम्बन्धमा समय समयमा संस्थाले जारी गर्ने नियमहरूलाई स्वीकार गर्न र तिनको पालना गर्न मेरो/हाम्रो मन्जुरी छ/छौं ।)
- I/We hereby agree to pay all charges/fees applicable for rendering various services from the Finance and hereby authorize the Finance to debit my/our account. Finance may revise and apply such charges from time to time without prior notice. (म/हामी संस्थाबाट प्रदान गरिने विभिन्न सेवा वापतको शुल्क/महसूल तिन सहमत छु/छौं तथा मेरो/हाम्रो खातामा रकम खर्च लेख्ने अधिकार यसै कागजबाट संस्थालाई प्रदान गरेको छु/छौं । संस्थाले समय-समयमा यस्तो शुल्क/महसूल पूर्व सूचना बिना परिवर्तन गरी लागु गर्न सक्नेछ ।)
- I hereby declare that all the information contained in this form and documents supplied herewith are true and correct in all respect. If found otherwise, I will be fully responsible as per the prevailing law. The Finance is authorized to share my information to the parties authorised by the Finance for various banking services or to any entity allowed to collect such information lawfully. The Finance is allowed to contact me on above given details by any means of communication and the Finance will not be responsible for any consequences thereon. I hereby agree to notify the Finance in case of any changes in the details provided. The Finance will not be held responsible for any consequences arising in future in case I failed or delayed to inform the change in the details provided. (यस फारममा उल्लेखित विवरण र संस्थामा बुझाइएका कागजातहरू टिक तथा साँचो छन् । भुटो ठहरीएमा प्रचलित कानून बमोजिम सजाय मन्जुर छ । संस्थाले मसँग सम्बन्धित जानकारी संस्थाद्वारा संस्थाका सेवा सुविधाको लागि अधिकार प्रत्यायोजन गरेको तसो पक्ष वा कानुनी रूपमा जानकारी लिन पाउने संस्था वा व्यक्तिलाई दिन सक्नेछ । संस्थाले यस फारममा दिइएको विवरण अनुसार मलाई सम्पर्क वा पत्राचार गर्न सक्नेछ र त्यसमा कुनै किसिमको समस्या सृजना भएमा संस्था जवाफदेही हुने छैन । दिइएको विवरणमा कुनै किसिमको परिवर्तन भएमा संस्थालाई तत्काल खबर गर्नेछु र खबर नदिएको वा दिनमा ढिलाई भएको कारणले भविष्यमा कुनै किसिमको अवस्था सृजना भएमा त्यसको लागी संस्था जिम्मेवार हुने छैन ।)
- I/we hereby declare that the transaction conducted in the account does not involve and is not designated for the purpose of any contravention or evasion of the provision of the AML act 2008 or of any rule, regulation, notification, direction or order made thereunder. I/we also hereby agree and undertake to provide all supporting information/document to the Finance in regards to the account activity, before the Finance undertakes the transaction(s) and/or as may be required from time to time as will reasonably satisfy the Finance about the transaction(s) in terms of my/our declaration. I/we also understand that if I/we refuse to comply with any such requirement or make unsatisfactory compliance therewith, the Finance may refuse to undertake the transaction and shall, if the Finance has reason to believe that any contravention/evasion is contemplated by me/us, report the matter to the regulatory/enforcement authority. I/we will be fully responsible for the consequences (if any) thereon. (म/हामी खाता संचालनका क्रममा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ वा कुनै ऐन, कानून, निर्देशन, अख्तियार प्राप्त निकायको आदेश वा सूचनाद्वारा प्रतिबन्धित वा उल्लंघन गर्ने गरी कारोवार गर्ने छैन/छैनौं । म/हामी खाता संचालनका क्रममा संस्थाबाट समय समयमा माग हुने सूचना तथा विवरण संस्थालाई चित्तबुझ्दो सत्यतथ्य विवरण उपलब्ध गर्ने छु/छौं । मैले / हामीले पेश गरेको सूचना/विवरण माथि संस्थालाई शंका लाग्ने भई चित्त नबुझेमा खाता संचालनमा रोक लगाई नियमनकारी निकायमा जानकारी गराउन सक्ने छ र त्यसबाट उत्पन्न जस्तो सुकै परिणाम भोग्न म/हामी पूर्ण रूपमा मन्जुर गर्दछु/छौं ।)
- Assets (Money) Laundering (सुना तथा सम्पत्ति शुद्धिकरण निवारण)
I/We hereby declare that the account is opened with money obtained from legal means. All transactions in the account shall remain legitimate and the account shall not be used for the purpose of money laundering and financing of terrorism. If the finance comes to know of suspects that the account being used to process illegal proceed. I/we shall have no objections if the Finance report the account to the concerned authorities. (मैले/हामीले खातामा राखेको रकम कानून सम्मत कारोवार बाट प्राप्त भएको हो । खातामा कानून सम्मत कारोवार मात्र गर्ने छु/छौं । सम्पत्ति शुद्धिकरणको प्रयोजनको लागि खाता प्रयोग गर्ने छैन/छैनौं । गैरकानूनी कारोवारमा खाता प्रयोग गरिएको छ भन्ने वित्तीय संस्थाको जानकारीमा आएमा वा वित्तीय संस्थालाई त्यस्तो लागेमा त्यसको सूचना सम्बन्धित निकायमा दिएमा मेरो/हाम्रो मन्जुरी छ ।)
- I/We hereby declare that I/We have not maintained any kind of other account type (saving, current, call) except the account mentioned above in any of Progressive Finance Ltd. branches. If similar nature of account is maintained, then I/we hereby provide my/our consent to close the account and transfer the proceeds in my other account without prior notice. (माथि निवेदनमा उल्लेख गरिएको बाहेक मेरो/हाम्रो यस संस्थाको कुनैपनि शाखामा अन्य कुनै बचत/चलती/कल खाता नरहेको स्वघोषणा गर्दछु/छौं । एकै प्रकृतिको त्यस्तो कुनैपनि खाता रहेको पाइएमा बिना कुनै सूचना संस्थाले एकै प्रकृतिको कुनै एक खाता बन्द गरि सो को मौज्जात अर्को खातामा रकमान्तर गरेमा मेरो/हाम्रो पूर्ण मन्जुरी रहनेछ ।)

Thumb Print औंठा सहिछाप

Right दायाँ	Left बायाँ
Signature हस्ताक्षर Name नाम	

Thumb Print औंठा सहिछाप

Right दायाँ	Left बायाँ
Signature हस्ताक्षर Name नाम	

Thumb Print औंठा सहिछाप

Right दायाँ	Left बायाँ
Signature हस्ताक्षर Name नाम	

For Bank's use only (कार्यालय प्रयोजनका लागि मात्र)

1. Checked with PEP / Sanction List	<input type="checkbox"/>	4. Documents Completed	<input type="checkbox"/>
2. Cheque Book Ordered	<input type="checkbox"/>	5. Introduction Confirmed (Y/N)	<input type="checkbox"/>
3. Identification/Document Copies Verified with Original	<input type="checkbox"/>	6. Check with Office's Customer Database	<input type="checkbox"/>

Descriptions	Employee Name (कर्मचारीको नाम) Employee Code (कर्मचारी संकेत नं.)	Employee Signature (कर्मचारीको दस्तखत)	Date (मिति)
Original Seen & Verification of all valid documents done by, and Customer Signed/Thumb Print in my presence			
Signature/Documents Scanned by			
Account Opened by			
Verified by/ Approved by:	Client ID Created Date: <input type="text"/> YY <input type="text"/> YY <input type="text"/> MM <input type="text"/> DD		

Account Opened Date: <input type="text"/> YY <input type="text"/> YY <input type="text"/> MM <input type="text"/> DD	Next KYC Review Date: <input type="text"/> YY <input type="text"/> YY <input type="text"/> MM <input type="text"/> DD
AML Risk Category <input type="checkbox"/> Low Risk <input type="checkbox"/> Medium Risk <input type="checkbox"/> High Risk* Reason for High Risks	